



स्थानीय राजपत्र

गोलन्जोर गाउँपालिका, ख्वालटार, सिन्धुलीद्वारा प्रकाशित

खण्ड ३

संख्या १

मिति: २०७६/१२/२८

भाग - २

गोलन्जोर गाउँपालिका

सूचना

सम्वत् २०७६ सालको मापदण्ड संख्या १

गोलन्जोर गाउँपालिकाको असङ्गठित क्षेत्रमा कार्यरत
श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत

सम्बन्धी मापदण्ड, २०७६

कोभिड-१९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थावाट
प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई दैनिक
जीवन यापनको लागि स्थानीय तहवाट राहत उपलब्ध गराउने गरी नेपाल सरकार
मन्त्रिपरिषबाट भएको निर्णय कार्यान्वयन गर्न यो मापदण्ड तयार गरिएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :

- (१) यस मापदण्डको नाम असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ रहेको छ ।
- (२) यो मापदण्ड नेपाल सरकारले लकडाउन घोषण गरेको अवधिसम्मको लागि लागू हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस मापदण्डमा :

- (क) “असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग” भन्नाले दैनिक रूपमा कामकाज गरी पटके वा दैनिक ज्याला आम्दानी गर्ने दफा ४ बमोजिमका श्रमिक, कामदार तथा मजदुर सम्झनु पर्छ ।
- (ख) “असहाय” भन्नाले कसैको लालन पालनमा नरही अशक्त तथा आवास विहिन भई मन्दिर, आश्रम, धर्मशाला, गुम्बा, मस्जिद, गुरुद्वारा, चर्च वा वृद्धाश्रममा वस्ने व्यक्ति सम्झनु पर्छ ।
- (ग) “राहत” भन्नाले नेपाल सरकारबाट निर्णय भए बमोजिम यस गोलन्जोर गाँउपालिकाले दफा ३ बमोजिमका श्रमिक वर्ग तथा असहायहरूलाई प्रदान गरिने दफा ५ बमोजिमको सामाग्री सम्झनुपर्छ ।
- (घ) “स्थानीय तह” भन्नाले गोलन्जोर गाँउपालिका सम्झनुपर्छ ।

३. अभिलेख राख्नु पर्ने :

- (१) यस मापदण्ड बमोजिमको राहत देहायका श्रमिक वर्ग तथा असहायहरूलाई प्रदान गर्न सम्बन्धित बडा कार्यलयले अभिलेख तयार गर्नुपर्नेछ ।
- (क) पसलवाट ग्राहको घरसम्म सामान ओसारपसार गर्ने श्रमिक
- (ख) पर्यटक भरिया, निर्माण सामाग्री भरिया तथा सवारी साधन नचल्ने वाटोमा आवश्यक वस्तुहरू ओसारपसार गर्ने व्यक्ति

- (ग) ट्रक, टिपर, भ्यान वाट समान लोड अनलोड गर्ने श्रमिक ।
- (घ) अन्य व्यक्तिको खेतवारीमा दैनिक ज्याला लिने गरी का मर्गने कृषि मजदुर
- (ङ) आफूनो नातेदार बाहेकका व्यक्तिको परिवारमा दैनिक ज्यालादारीमा सरसफाई शिशु तथा ज्येष्ठ नागरिक स्याहार जस्ता सेवा गर्ने व्यक्ति
- (च) गिटी कुट्टने, वालुवा चाल्ने तथा ईटा भट्टामा काम गर्ने मजदुर
- ,
- (छ) निर्माण कार्यमा दैनिक ज्यालादारीमा काम गर्ने डकर्मी, सिकर्मी, हेल्पर लगायतका मजदुर
- (ज) नाडलो पसले, दैनिक रूपमा पत्रिका वितरक, साना फुटपाथ पसले, ठेला गाडा तथा साइकिलमा सामान वित्री वितरण गरी गुजारा गर्ने तथा अनय व्यक्तिको पसलमा का मर्गने मजदुर
- (झ) देहायका यातायत मजदुर :
- (१) अन्य व्यक्तिको माल वाहक सवारी तथा डेलीभरी भ्यान चलाउने सवारी चालक, सहचालक,
- (२) दैनिक ठेक्का वा ज्यालामा द्र्याकसी तथा टेम्पो चलाउने सवारी चालक, रिक्सा तथा ठेलागाडा चालक,
- (३) सवारी साधनको मर्मत सम्भार गर्ने ग्यारेजमा कामगर्ने मिस्त्री तथा मजदुर ।
- (अ) अन्य व्यक्तिको गार्मेन्ट, कार्पेट, टेलरिङ, गलैचा, बुट्टा तथा जर्ती भर्ने र कपडा पसलमा दैनिक ज्यालादारीमा का मर्गने मजदुर ।
- (ट) स्थानीय तहमा दैनिक ज्यालादारीका काम गर्ने अन्य व्यक्ति ।

४. **राहत वितरण गर्नुपर्ने :** दफा ३ बमोजिमको लगतमा समावेश भएको श्रमिक वर्ग तथा असहायहरूलाई सम्बन्धित वडाले अनुसूची २ बमोजिकको ढाँचामा विरवरण राखि दफा ५ बमोजिमको राहत तत्काल वितरण गर्नुपर्नेछ ।
५. **राहत सामाग्री :**

(१) खाद्य आवश्यकताको आधारमा श्रमिक वर्ग तथा असहायहरूलाई प्रति परिवारका लागि देहायका सामाग्री राहत स्वरूप वितरण गरिने छ ।

१-४ जना सम्म परिवार सदस्य भएको परिवारको लागि राहात	५-९ जना सम्म परिवार सदस्य भएको परिवारको लागि राहात	९ जना भन्दा माथि सम्म परिवार सदस्य भएको परिवारको लागि राहात
(क) चामल-१५ के. जी.	(क) चामल-३० के. जी.	(क) चामल-४५ के.जी.
(ख) दाल - २ के. जी.	(ख) दाल - ३ के. जी.	(ख) दाल - ५ के.जी.
(ग) नुन - १ के. जी.	(ग) नुन - १ के.जी.	(ग) नुन - २ के.जी.
(घ) तेल - १/२ ली.	(घ) तेल - १/२ ली.	(घ) तेल - १ ली.

(२) यस मापदण्ड बमोजिक राहत वितरण कार्य एक परिवारलाई एक इकाई मानी सम्बन्धित वडाले अभिलेख कायम गर्नुपर्नेछ ।

(३) यस मापदण्डमा अनयत्र जुनसुकैकुरा लेखिएको भएतापनि श्रमिक वर्ग तथा असहाय तथा तिनसँग सँगै रहेका परिवारका कुनै सदस्यले यस अवधिमा कुनै बैकल्पिक आय आर्जन गरेको अवस्थामा निजलाई यस मापदण्ड बमोजिमको राहत सामाग्री वितरण गरिने छैन ।

(४) यस मापदण्डमा अन्यत्र जुनससकै कुरा लेखिएको एकै परिवारको एकभन्दा वढी सदस्यलाई राहत सामाग्री वितरण गरिने छैन ।

६. वितरण गर्ने विधि :

- (१) देहायको विधि अवलम्बन गरी दफा ५ बमोजिमको राहत सामाग्री वितरण गर्नु पर्नेछ ।
- (क) राहत वितरणको लागि सम्बन्धित गाउँपालिकाले सामाग्री खरिद गरी बडा समिति मार्फत वितरण गर्ने ।
- (ख) सम्बन्धित बडा समितिले हुन सक्ने सम्भाव्य भिड तथा अन्य व्यवस्थापकीय समस्याका कारणले बडा समितिवाट वितरण गर्न नसक्ने अवस्था भएमा देहाय बमोजिम गर्ने :
- (१) स्थानीय तहले आफ्नो क्षेत्र भित्र दफा ५ बमोजिमको सामाग्री उपलब्ध गराउन सक्ने स्थानीय आपूर्तिकर्ताबाट मूल्य सूची लिई सोको आधारमा सामाग्रीको गुणस्तर तथा मूल्य यकिन गर्ने र उपलब्ध भए समका आपूर्तिकर्ता छनौट गर्ने ।
- (२) दफा ३ बमोजिमको लगतमा परेका श्रमिक वर्ग तथा असहायहरूलाई बडा सदस्य वा अध्यक्षले कुपन उपलब्ध गराई उपखण्ड (१) बमोजिमको आपूर्तिकर्ताबाट राहत सामाग्री उपलब्ध गराउने ।

७. राहत वितरणको अभिलेख र प्रतिवेदन :

- (१) सम्बन्धित बडाले वितरणको अनुसूची -२ बमोजिमको राहत विवरणको अभिलेख आफ्नो कार्यालयमा राखी साप्ताहिक रूपमा सार्वजनिक गर्नु पर्नेछ ।
- (२) प्रत्येक स्थानीय तहले राहतको प्रतिवेदन अनुसूची ३ बमोजिमको ढाँचामा पाक्षिक रूपमा राष्ट्रिय परिचय पत्र तथा पञ्जकरण विभाग र सझगीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्नेछ ।

(३) सझायीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरणको नियमित अनुगमन गर्नेछ ।

द. कारवाही सम्बन्धी व्यवस्था :

(१) यस कार्यविधिमा तोकिएको मापदण्ड पूरा नभएको व्यक्तिले भुट्टा विवरण गरी राहत लिनु वा दोहोरो राहत लिनु हुँदैन ।

(२) यस कार्यविधिको प्रतिकूल हुने गरी राहत वितरणको लागि सिफासि गर्ने पदाधिकारी लाई समेत प्रचलित कानुन बमोजिम कारवाही गरी त्यस्तो सिफारिस गर्ने पदाधिकारीबाट निजले सिफारिस गरेको हदसम्मको रकम सम्बन्धित स्थानीय तहले निजबाट असुल गर्नु पर्नेछ ।

९. कोभिड १९ को संभावित संक्रमणका कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई माण्डवी गाउँपालिकाले हाल सम्म वितरण गरेको राहत सामग्री समेत यसै मापदण्ड बमोजिम वितरण गरेको ठहर्नेछ ।

अनुसुची-१

(दफा ३ सँग सम्बन्धित)

अभिलेखको ढाँचा माण्डवी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यलय

जस्पुर, प्यूठान

राहत प्राप्त गर्ने व्यक्तिको विवरण :

१. नाम थर: २. बाबुको नाम:
३. बाजेको नाम: ४. स्थायी ठेगाना :
५. हालको ठेगाना : ६. टेलिफोन वा मोबाइल नम्बर (भएमा) :
७. दैनिक ज्यालादारीमा कार्यरत स्थान:
८. गर्ने कामको विवरण:
 ९. पेश गरेको कागजातको विवरण : (कम्तीमा कुनै एक कागजात संलग्न हुनुपर्ने)
 - (क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा,
 - (ख) गरिब घर परिबार परिचयपत्रको प्रतिलिपि वा
 - (ग) सबारी चालक अनुमतिपत्रको प्रतिलिपि वा
 - (घ) अन्य
 १०. राहत लिने व्यक्तिको स्वःघोषणा : म र मेरो परिबारका सदस्यले रोजगारी, स्वरोजगारी वा अन्य कुनै माध्यमबाट आय आर्जन गरेका छैनन् । मैले यस्तो राहत सुविधा दोहोरो लिएको छैन र लिने पनि छैन । माथि पेश गरेको

खण्ड ३, गोलन्जोर, सिन्धुली मिति: २०७६ साल चैत २८ गते संख्या १

विवरण ठीक साँचो हो । व्यहोरा फरक परेमा प्रचलित कानून बमोजिम
सहुँला बुझाउँला ।

निवेदक : औठाको छाप
दस्तखत : दायाँ बायाँ मिति :

सिफारिश गर्ने पदाधिकारी :

दस्तखत :

नाम:

पद :

स्थानीय तहको नाम :

मिति:

वडा नं.

अनुसूचि- २

(दफा ७ को उपदफा १ समा सार्वान्धत)

अभिलेखको ढाँचा माण्डवी गाउँपालिका

वडा नं.कार्यालय

राहत वितरणको अभिलेख

सि. नं.	राहत प्राप्त गर्ने व्यक्तिको नाम	ठेगाना तथा टेलिफोन नं.	बाबुको नाम	बाजेको नाम	राहतको विवरण	राहत बुझिलेको दस्तखत
१						
२						
३						
४						
५						
६						
७						
८						
९						
१०						

राहत वितरण गर्नेको दस्तखत :

नाम थर :

टेलिफोन नं. :

अनुसूची- ३

(दफा ७ को उपदफा २ सँग सम्बन्धित) माण्डवी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यलय जस्तु, यूठान
प्रतिवेदनको हँचा

सि. नं.	राहत प्राप्त गर्ने व्यक्तिको नाम	ठेगाना तथा टेलिफोन नं.	बाबुको नाम बाजेको नाम	राहतको विवरण	मिति	कैफियत

निवेदन गर्नको : दस्ताखत :

नाम थर :
टेलिफोन :

प्रमाणीकरण मिति: २०७६।१।२८

आज्ञाले,

ठाकुर प्रसाद दाहाल

नि. प्रमुख प्रशासकीय अधिकृत

